



रामप्रसादराई गाउँपालिका
गाउँकार्यपालिकाको कार्यालय
वैकुण्ठे, भोजपुर

अध्यक्ष:-
९८५२०७३८८६
उपाध्यक्ष:-
९८५२०७३८८७
प्र.प्र.अ:-
९८५२०७३८८८

१ नं प्रदेश, नेपाल

गाउँपालिकाको वस्तुगत विवरण (Profile) निर्माणको प्रस्ताव पेश गर्ने सूचना

प्रथम पटक प्रकाशित मिति : २०७५/०९/१६

यस गाउँपालिकाको सम्पूर्ण विवरणहरू झल्कने तथ्यांक सहितको वस्तुगत विवरण (Profile) प्रस्ताव अध्ययन गरी प्रतिस्पर्धाको आधारमा सेवा प्रदायक संस्था छनौट गरी निर्माण गर्नु पर्ने भएकोले इच्छुक योग्यता पुगेका फर्म/संस्था/कम्पनीहरूले देहायको शर्तहरूको अधिनमा रहि १५ दिन भित्रमा रित पूर्वकको प्रस्ताव पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।

शर्तहरू :

१. प्रस्तावकले यस कार्यालयबाट नियमाअनुसार TOR रु १०००। तिरि १५ औं दिन भित्रमा खरिद गर्न सक्नु हुनेछ । TOR खरिद गर्नको लागि निवेदन साथ मु.अ.कर दर्ता प्रमाण पत्र, आ.व. २०७४/७५ को कर चुक्ता प्रमाण पत्र, सम्बन्धीत फर्म, कम्पनी वा संस्था दर्ता र नविकरणको प्रमाणपत्रको फोटोकपि राखी निवेदन दिनु पर्ने छ ।

२. प्रस्तावकले आर्थिक एवं प्राविधिक प्रस्ताव अलग अलग खाममा शिलबन्दी गरी खाम बाहिर अलग अलग नाम लेखि पुनः दुवैलाई एउटै खाममा शिलबन्दी गरी पेश गर्नु पर्नेछ । शिलबन्दी प्रस्ताव १६ औं दिन दिनको १२ वजे भित्र कार्यालयमा दर्ता गरि सक्नु पर्नेछ । यसरी दर्ता भएका प्रस्ताव दिनको २:०० वजे नियमाअनुसार खोलिनेछ । प्रस्ताव दाताको प्रतिनिधी खोल्ने समयमा उपस्थित नभएमा खोलन बाधा पर्ने छैन ।

३. शिलबन्दी भई नआएको, म्याद नाघि आएका वा प्रचलित कानून अनुसार रित पूर्वक पेश हुन नआएका प्रस्ताव उपर कुनै कारवाहि हुने छैन ।

४. प्रस्ताव दर्ता र खोल्ने दिन सार्वजनिक विदा पर्न गएमा त्यस पछि लगत्तै कार्यालय खोलेको दिन उल्लेखित समय अनुसार नै दर्ता, खोल्ने दिन र समय मानिने छ ।

५. रितपूर्वक दर्ता हुन आएका शिलबन्दी प्रस्तावहरू सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ तथा यस कार्यालयबाट स्वीकृत भएको TOR मा उल्लेखित शर्त बमोजिम मूल्यांकन गरी प्रस्ताव छनौट गरिने छ ।

६. प्राविधिक रूपमा सफल प्रस्तावकहरूको मात्र आर्थिक प्रस्ताव खोलिने छ ।

७. प्रस्ताव स्वीकृत गर्ने, नगर्ने वा कार्यक्रम खारेज गर्ने सम्पूर्ण अधिकार कार्यालयमा निहित रहने छ ।

८. अन्य थप जानकारी भएमा कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।

फो.नं ९८५२०७३८८८ वा www.ramprasadrainun.gov.np मा हेर्न सकिनेछ ।

प्रमुख प्रशासकिय अधिकृत



ramprasadrainun@gmail.com
ito.ramprasadrainun@gmail.com



<http://www.ramprasadrainun.gov.np>



<https://www.facebook.com/रामप्रसाद-राई-गाउँपालिका-374287176379042>